



## गेरूवा गाउँपालिका

---

---

# स्थानीय राजपत्र

---

---

खण्ड: ६

संख्या: १२

मिति : २०७९, ११, १४

---

---

### भाग-२

### गेरूवा गाउँपालिकाको सूचना

नेपालको संविधानको धारा २२६ तथा स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा १ बमोजिम बनेको गेरूवा गाउँपालिकाको प्रशासकीय कार्यबिधी (नियमित गर्ने) ऐन, २०७६ को दफा ४ बमोजिम गेरूवा गाउँ कार्यपालिकाले मिति २०७९, ११, १४ मा जारी गरेको देहाय बमोजिमको कार्यबिधी सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

सम्बत् २०७९ सालको नियम नं. १०

महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका थप आर्थिक सुबिधा कार्यबिधी, २०७९

## महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका थप आर्थिक सुबिधा कार्यविधी, २०७९

प्रमाणिकरण मिति: २०७९.११.१४

### प्रस्तावना:-

महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूले खोप, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन कार्यक्रमका साथै क्षयरोग तथा कुष्ठ रोग नियन्त्रण, औलो र यौनरोग तथा एच.आई.भि.एड्स नियन्त्रण जस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रममा स्थानिय, प्रदेश र राष्ट्रिय लक्ष अनुसार प्रगति हासिल गर्ने कार्यमा सहयोग पुऱ्याउँदैनमातृ मृत्यु दर, शिशु मृत्यु दर, बालमृत्यु दरमा कमी आएको र समुदायमा स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्न, स्वस्थ, निरोगी समुदाय निर्माणमा टेवापुऱ्याउँन महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूलाई परिचालनमा उत्प्रेरित गर्नकालागी थप आर्थिक सुबिधाको व्यवस्था गर्न आवश्यक देखिएकोले प्रशासकिय कार्यविधी (नियमित गर्ने) ऐन २०७६ को दफा ४ ले दियको अधिकार प्रयोग गरी गेरूवा गाउँ कार्यपालिका बाट महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका थप आर्थिकसुबिधा कार्यविधी, २०७९ जारी गरिएको छ।

### १. संक्षिप्त नाम र प्रारम्भ:-

- (क) यो कार्यविधीको नाम महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका थप आर्थिकसुबिधा कार्यविधी, २०७९ रहेको छ।  
 (ख) यो कार्यविधि स्थानिय राजपत्रमा प्रकाशन भएको मिति देखी लागु हुनेछ ।

### २. परिभाषा:-

बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधीमा,

- (क) कार्यविधि भन्नाले महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका थप आर्थिकसुबिधा कार्यविधी, २०७९ सम्झनु पर्दछ।  
 (ख) महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका भन्नाले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका कार्यक्रम रणनिति २०६७ पहिलो संसोधन २०७६को २.३.२ (क) मा उल्लेख भए अनुसारको छनौट प्रकृया पुऱ्याई स्वास्थ्य आमा समुहको बैठकले छनौट गरिएको महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका सम्झनु पर्दछ ।  
 (ग) थप आर्थिकसुबिधा भन्नाले नेपाल सरकार बाट महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूलाई प्राप्त हुने आर्थिक सुबिधामा गेरूवा गाउँपालिका बर्दिया बाट थपगरी दिईने सुबिधा सम्झनु पर्दछ ।

(घ) स्वास्थ्य आमा समुह भन्नाले समुदायको सहभागितामा स्थानिय स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मिले प्रजनन् उमेरका महिलाहरूलाई समावेश गरी समुदायमा गठन भएको समुह लाई सम्झनु पर्दछ ।

### ३. थप आर्थिक सुबिधा सम्बन्धी ब्यबस्था

(क) मासिक संचालन हुने खोपक्लिनिक, गाउँघर क्लिनिक हरूमा सहयोग आमा समुहको बैठक बसाली स्वास्थ्य शिक्षा प्रदान, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाले गरेको कामको प्रतिवेदन बुझाउन स्वास्थ्य संस्थामा हुने मासिक बैठकमा उपस्थित भई छलफलमा सहभागी हुने जस्ता कार्य गरे अनुसार गेरूवा गाउँपालिका बर्दिया बाट मासिक रू. १६००।- (एकहजार छसय) यातायात खर्च प्रदान गरिनेछ ।

(ख) नागरिकताको आधारमा ६० बर्ष उमेर पुगेका महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई गेरूवा गाउँपालिका बर्दिया बाट कदरपत्र सहित एकमुष्ट रू. १०००००।- (एकलाख) आर्थिक सहयोग प्रदान गरिनेछ ।

(ग) न्यूनतम सेवा अवधी ५ (पाँच) बर्ष भई महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको असामयिक निधन भएमा गेरूवा गाउँपालिका बर्दिया बाट एकमुष्ट रू. १०००००।- (एकलाख) आर्थिक सहयोग प्रदान गरिनेछ ।

### ४. देहायको अवस्थामा थप आर्थिक सुबिधादिन नसकिने

(क) महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको भूमिका निर्वाह गर्ने ईच्छा नभई राजिनामा गरेमा ।

(ख) अन्यत्र बसाई सरी गएमा

### ५. थप आर्थिक सुबिधा प्राप्त गर्नकालागी पेश गर्नुपर्ने कागजात

(क) मासिक संचालन हुने खोपक्लिनिक, गाउँघर क्लिनिक हरूमा सहयोग आमा समुहको बैठक बसाली स्वास्थ्य शिक्षा प्रदान, मासिक रुपमा गरेको कामको प्रतिवेदन बुझाउन स्वास्थ्य संस्थामा हुने मासिक बैठकमा उपस्थित भई छलफलमा सहभागी हुने जस्ता कार्य गरे अनुसार उपस्थिती निर्णय तथा प्रतिवेदन र फोटो सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिस पत्र सहित स्वास्थ्य संस्था मार्फत गेरूवा गाउँ कार्यपालिकाको कार्यालय बर्दियामा पेश गर्ने

(ख) नागरिकताको आधारमा ६० बर्ष उमेर पुगेका महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाले नागरिकता प्रमाण-पत्रको प्रतिलिपी, तालिम प्राप्त प्रमाण-पत्रको प्रतिलिपी, परिचयपत्रको प्रतिलिपी सम्बन्धित वडा कार्यालय र सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिस पत्रकासाथै थप आर्थिक सुबिधा पाउँ भन्ने निवेदन सहित गेरूवा गाउँ कार्यपालिकाको कार्यालय बर्दियामा पेश गर्नुपर्नेछ ।

(ग) न्यूनतम सेवा अवधी ५ (पाँच) वर्ष भई महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको असामयिक निधन भएमा सम्बन्धीत महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको पति, पति नभएमा छोरा वा छोरी, छोरा वा छोरी, नभएमा नजिकको हकवाला नातेदारले मृत्यु दर्ताको प्रमाण-पत्रको प्रतिलिपी, नागरिकता प्रमाण-पत्रको प्रतिलिपी, तालिम प्राप्त प्रमाण-पत्रको प्रतिलिपी, परिचयपत्रको प्रतिलिपी सम्बन्धित वडा कार्यालय र सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिस पत्रकासाथै थप आर्थिक सुविधा पाउँ भन्ने निवेदन सहित गेरूवा गाउँ कार्यपालिकाको कार्यालय बर्दियामा पेश गर्नुपर्नेछ ।

#### ६.बिबिध

(क) यस कार्यविधिमा उल्लेख नभएका वा समावेस नभएका विषयका सम्बन्धमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका कार्यक्रम रणनीति २०६७ पहिलो संशोधन २०७६ र प्रचलित ऐन, कानून, नियम, बमोजिम हुनेछ ।

#### ७. संशोधन तथा खारेजी

(क) गेरूवा गाउँपालिका बर्दियाले यस कार्यविधिमा आवश्यक संशोधन तथा खारेजी गर्नेछ ।

आज्ञाले  
बस बहादुर राना  
प्रमुख प्रशासकीय अधिकृत